



मालिकार्जुन गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

शंकरपुर, दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल

प.स. २०७७/०७८

च.नं.

प्रथम पटक प्रकाशित मिति २०७७/२/१२

बोलपत्र आव्हान सम्बन्धी सूचना

मालिकार्जुन गाउँपालिकाले नेपाल सरकारको विशेष अनुदान बाट प्राप्त रकम आ.व. २०७७/०७८ मा सम्पन्न गर्ने गरी देहाय योजनाको निर्माण/खरीद कार्य गर्नु परेको हुँदा सो कार्य गर्न इच्छुक योग्य बोलपत्रदाताहरूबाट निम्नशर्तको अधिनमा रहि बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ।

क्र.स	ठेक्का नं.	योजनाको नाम	योजनाको लागत अनुमान रकम (कन्टन्जेन्सी बाहेक, भ्याट सहित)	बोलपत्र जमानत	बोलपत्र दस्तुर	बोलपत्र मान्य हुने अवधी	बोलपत्र जमानत मान्य अवधी
1.-	011-2077/078	Shankarpur Brihat Water Supply Project (Procurement Of Pipes)	NRs. 7497603.77/	NRs. 190000/	NRs. 3000/	90 days	120 days

- बोलपत्र फारम र सोसंग Specification यो सूचना प्रकाशित भएको मितिले ३० औं दिनसम्म इच्छुक उत्पादक/सप्लायर्सले नेपाल सरकारबाट इजाजतप्राप्त नवीकरण सहितको प्रमाणपत्र, PAN तथा VAT दर्ता प्रमाणपत्र, आ.व. २०७६/०७७ सम्मको कर चुक्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, कालो सूचीमा नपरेका स्वयः घोषणा पत्र संलग्न गरी रु. १०/०० को टिकट टाँसी कार्यालय समयमा यस गाउँपालिकाको कार्यालय, शंकरपुरबाट नगद रु. ३,०००/- (फिर्ता नहुने गरी) तिरी प्राप्त गर्न सकिनेछ।
- बोलपत्र फारम माथि उल्लेखित मिति र समयमा उपस्थित बोलपत्रदाताहरू वा अधिकार प्राप्त प्रतिनिधिहरूको रोहवरमा (बोलपत्र दाता प्रतिनिधि उपस्थित नभए पनि) यस कार्यालयमा खोलिने छ।
- बोलपत्र पेश गर्दा माथि उल्लेखित रकम बराबरको नेपालको "क" वर्गको बैंकबाट बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० (एक सय विस) दिन म्याद भएको सम्बन्धित योजनाको नामको बोलपत्रजमानत (बिडबन्ड) संलग्न हुनु पर्नेछ। अथवा उक्त बिडबन्ड रकम माछापुच्छ्रे बैंक शंकरपुर, दार्चुलाको धरौटी खाता नं. ११०१५२४६७४४९६०४१ मा जम्मा गरी जम्मा गरेको सञ्चालप्रती बैंक भौचर बोलपत्र साथ पेश गर्नु पर्नेछ।
- बोलपत्रमा दररेट अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ। अङ्क र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ।
- रित नपुगेको, म्याद नाघि वा शर्त राखी पेश भएको बोलपत्र उपर कुनै कारवाही हुने छैन।
- प्रचलित ऐन, नियमअनुसार लाग्ने सम्पूर्ण कर बोलपत्रदाताले नै व्यहोर्नु पर्नेछ।
- कुनैपनि कारण जनाई वा नजनाई सम्पूर्ण वा आंशिक रुपमा बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस गाउँपालिकाको कार्यालयमा निहित हुनेछ।
- बोलपत्र खरिद गर्ने अन्तिम मिति प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र।



मालिकार्जुन गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

शंकरपुर, दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल

प.स. २०७७/०७८

च.नं.

९. बोलपत्र पेश गर्ने मिति, समय र स्थान प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको १२:०० बजे भित्र मालिकार्जुन गाउँपालिकाको कार्यालय शंकरपुर, दार्चुला ।
१०. बोलपत्र खोल्ने समय प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको २:०० बजे।
११. बोलपत्र खरिद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट सोही समय र स्थानमा सो काम हुनेछ ।
१२. बोलपत्र सम्बन्धी पुर्व मिटिङ प्रथम पटक सूचनाप्रकाशन भएको मितिले २० औं दिनको, दिउसो २:०० बजे गाउँपालिकाको कार्यालयमा हुनेछ ।
१३. यस सूचनामा उल्लेख भएका कुराहरु यसै सूचनाबमोजिम र सूचनामा उल्लेख नभएका कुरा प्रचलित ऐन, नियमानुसार हुनेछन ।
१४. थप जानकारीका लागि मालिकार्जुन गाउँपालिकाको कार्यालय शंकरपुर, दार्चुलामा सम्पर्क गर्न सकिने छ ।

प्रमुख प्रशासकीय अधिकृत
मालिकार्जुन गाउँपालिका शंकरपुर, दार्चुला ।